



गैंडाकोट राजपत्र

खण्ड : ०९

संख्या : ०२

मिति : २०८३/०३/१२

भाग - ०१

गैंडाकोट नगरपालिका

नेपालको संविधान बमोजिम गैंडाकोट नगर सभाले बनाएको तल लेखिए बमोजिमको ऐन सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

विनियोजन ऐन, २०८३

गैंडाकोट नगरपालिकाको आर्थिक वर्ष २०८३/०४ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: नगरपालिकाको आर्थिक वर्ष २०८३/०४ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम गैंडाकोट नगरपालिकाको नगर सभाले यो ऐन बनाएको छ ।

१) सक्षिप्त नाम र प्रारम्भ: क. यस ऐनको नाम “ गैंडाकोट नगरपालिकाको विनियोजन ऐन, २०८२” रहेको छ ।

ख. यो ऐन २०८३ साल श्रावण १ गते देखि गैंडाकोट नगरपालिका क्षेत्रमा लागू हुनेछ ।

२. आर्थिक वर्ष २०८३/०४ का निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८३ का निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची- १ मा उल्लिखित चालु खर्च, पुजिगत खर्च र बित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु

१,२८,८८,००,०००/-- (अक्षरूपी एक अरब अठ्ठाइस करोड अठासी लाख मात्र) मा नबढाइ निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन:

- (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८३/०८४ को निमित्त गैँडाकोट नगरपालिका नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।
- २) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पुँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पुँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।
- ३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकका जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसुचि-१

(दफा २ सँग सम्बन्धित)

नेपालको सविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजन हुने रकम (रु हजारमा)

क्र.स.	शीर्षकको नाम	चालु खर्च	पुँजिगत कार्यक्रम खर्च	वित्तीय व्यवस्था	जम्मा
१	नगर कार्यपालिका कार्यालय संचालन खर्च	२२६२५४			२२६२५४
२	विभिन्न वडा स्तरीय र पूर्वाधार विकास समितीका आयोजनाहरु		२२१७००		२२१७००
३	शर्त अनुदान संघीय सरकार र प्रदेश सरकार	३६८१००	१२६००		३८०७००
४	विषयगत समितिका योजनाहरु (आर्थिक, सामाजिक संस्थागत विकास तथा सेवा प्रवाह र वातावरण तथा विपद् व्यवस्थापन समित)	१८९४०६	६७१४०		२५६५४६
५	विशेष अनुदान संघीय तथा प्रदेश सरकार		६६००		६६००

६	सवारीसाधन, मेसिनरी औजार र फर्निचर फिक्चर्स		७५००		७५००
७	समपुरक अनुदान संघीय सरकार र प्रदेश सरकार		१०५००		१०५००
८	अन्य संस्था सहायता		५०००		५०००
९	नगरपालिका समपुरक साझेदारी		१०५००		१०५००
१०	नगरपालिका बाट साझेदारी(सडक बोर्ड)		४०००		४०००
११	अन्य पुँजीगत सार्वजनिक निर्माण + भैपरी आउने पुँजीगत निर्माण		२२०००		२२०००
१२	सामाजिक सहायता	२५००			२५००
१३	फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र		१००००		१००००
१४	गत वर्षका क्रमागत योजना र दायित्व		१२५०००		१२५०००
जम्मा		७८६२६०	५०२५४०		१२८८८००
प्रतिशत		६१.०१%	३८.९९%		

आज्ञाले,

रामचन्द्र लामगादे

प्रमुख प्रशासकीय अधिकृत